

# Deu

## Chapter 21

Nepali Interlinear

Reference: Nepali ERV

נָפֵל לְרִשְׁתָּהּ לְיָמֵי יְהוָה אֲשֶׁר בְּאֶרְצָהּ חָלָל יִמָּצֵא כִּי- 1  
पडेको अधिकार-गर्न तिमीलाई दिनुहुन्छ तिम्ना-परमेश्वरले परमप्रभुले जुन भूमिमा लाश भेटिन्छ यदि  
H5307 H3423 H5414 H0430 H3068 H0127 H4672  
בְּשָׂדֶה לֹא נֹדַע מִי קָטַן מִי 2  
खेतमा थाहा-नभएको कसले छ मा-यो कसले  
H5221 H4310 H3045 H3808

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा यदि तिमीहरूले कुनै हत्या गरिएको लाशलाई खेतमा लडिरहेको पाए र कसले हत्या गरेको पत्तो लगाउन नसकिए।

וַיִּצְאוּ וַיִּבְנוּ וַיִּשְׁפְּטוּהָ וַיִּמְדְּרוּ אֶל-הָעָרִים אֲשֶׁר סְבִיבֹת הַחֹלָל: 2  
तिम्ना-बूढापाकाहरू तब-जाऊन् र-तिम्ना-न्यायकर्ताहरू र-नाप्रेछन् सम्म शहरहरूसम्म जुन वरिपरिका लाशको  
H2205 H3318 H0413 H4058 H8199 H5439

तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ।

וַהֲיִה רְשָׁעִים וְהָיָה שָׂדֶה לְאֵל-הַחֹלָל וְלִקְהָלוֹ זָקֵן הָעִיר הַהוּא עִנְיָת 3  
र-हुनेछ र-लिनेछन् लाशको त्यो नजिकको शहर त्यस-शहरका ती एउटी-कोरली  
H1961 H0413 H7138 H3947 H2205 H1931  
בְּקֶרֶת אֲשֶׁר לֹא-עָבַר עָלָהּ אֲשֶׁר לֹא-עָבַר עָלָהּ 4  
गाईको जसले कसले काम-गरेको-छैन कसले जसले कसले  
H1241 H3808 H5647 H3808

जब तिमीहरूले जात्रे छौ कुन चाही शहर मृत्यु मानिसको नजिकै छ, शहरका बूढा-प्रधानले तिनीहरूको बथानबाट एउटा गाई लानु पर्छ यो गाई कहिल्यै बच्चा नभएको हुनुपर्छ अनि यो गाई कहिले काममा प्रयोग नगरेको हुनुपर्छ।

וְהוֹדְרוּ וְהוֹדְרוּ זָקֵן הָעִיר הַהוּא אֶת-הָעִנְיָת אֶל-גִּחְלָהּ אֵיתָן אֲשֶׁר לֹא- 4  
र-ल्याउनेछन् बूढापाकाहरूले त्यस-शहरका ती त्यस कोरलीलाई एउटा खोलामा बिगिरहेको जहाँ कसले  
H3381 H2205 H1931 H0853 H0413 H0386 H3808  
יַעֲבֹד יְעֹבָד בּוֹ וְלֹא-יִזְרַע יְזַרְעֵהוּ וְעָרְפוֹ-שָׂם אֶת-הָעִנְיָת בְּגִחְלָהּ: 5  
जोतेको-छैन त्यसमा र-न बालीबोटेको-छ बाँचेछन्-घाँटी त्यहाँ त्यो खोलामा कोरलीको  
H5647 H3808 H2232 H6202 H8033 H0853

शहरका बूढा-प्रधानहरूले कुनै कहिल्यै हलो नलगाएको र बीउ नछरेको अथवा केही नरोपेको पानी बिगिरहेको बेसी नजिक लगेर त्यस कोरली गाईको घाँटी निमोठ्नु पर्छ।

וַיִּנְשָׂו וַיִּנְשָׂו הַכֹּהֲנִים בְּנֵי לֵוִי כִּי-בָּמָּה בְּקָרֶךָ אֲלֵהֶיךָ לְשָׂרְתָּ 5  
र-आउनेछन् पुजारीहरू छोराहरू लेवीका किनभने तिनीहरूलाई रोज्नुभयो तिमीहरूलाई सेवा-गर्न  
H5066 H3548 H3878 H0977 H3068 H0430 H8334  
וְלִבְרָךְ בְּשָׂם יְהוָה וְעַל-פִּיָּהֶם יְהוָה וְעַל-פִּיָּהֶם יְהוָה 6  
र-आशीर्वाद-दिन नाउँमा परमप्रभुको र-तिनीहरूको मुखबाट हुनेछ हरेक विवाद र-हरेक  
H1288 H8034 H3068 H3605 H1961 H3605 H7379 H3605

पूजाहारीहरू, लेवीका सन्तान पनि त्यहाँ जानु पर्छ। (परमप्रभु तिमीहरूका परमेश्वरले यी पूजाहारीहरूलाई उहाँको सेवा तथा मानिसहरूलाई उहाँको नाउँमा आशीर्वाद दिनु रोज्नु भएकोछ। जहाँ एक जना मानिसलाई केही चोट लागेको छ प्रत्येक तर्क गरेर को सही छ त्यो निर्णय गर्नेछन्।)

על-	ידיהם	את	ירחצו	הקלל	אל-	הקרבים	ההוא	העיר	זקניו	וכל	6
त्यस	हातहरू	आफ्ना	धुनेछन्	लाशको	त्यो	नजिकका	ती	त्यस-शहरका	बूढापाकाहरूले	र-सबै	
	<a href="#">H3027</a>	<a href="#">H0853</a>	<a href="#">H7364</a>		<a href="#">H0413</a>	<a href="#">H7138</a>	<a href="#">H1931</a>		<a href="#">H2205</a>	<a href="#">H3605</a>	

בנחל: הערופה העולה  
खोलामा भाँचिएको-घाँटीको कोरलीमाथि  
[H6202](#)

मृत शरीरको नजिकै भएको शहरका बूढा-प्रधानहरूले घाँटी निमोठिएको गाईमाथि हात धुनु पर्छ।

הנה	הרים	את	(שפכו)	[שפכה]	לא	ימינו	ואמר	וענו	7
यो	रगत	यो	बगाएनन्	—	बगाएको-छैन	हाम्रा-हातहरूले	र-बोल्नेछन्	र-भन्नेछन्	
	<a href="#">H2088</a>	<a href="#">H1818</a>	<a href="#">H0853</a>	<a href="#">H8210</a>	<a href="#">H8210</a>	<a href="#">H3808</a>	<a href="#">H3027</a>	<a href="#">H0559</a>	

ועיניו לא ראוי:  
त्यो देखेनन् र-हाम्रा-आँखाहरूले  
[H7200](#) [H3808](#)

यी बूढा-प्रधानहरूले भन्नुपर्छ, 'हामीले यस मानिसलाई मारेनौं अनि यो घटना पनि देखेनौं।

תתן	ואל-	יהנה	פדיתו	אשר-	ישראל	לעמנו	כפר	8
दिनुहोस्	र-नराख्नुहोस्	हे-परमप्रभु	छुटकारा-दिनुभयो	जसलाई	इसाएललाई	तपाईंका-जनहरूलाई	क्षमा-गर्नुहोस्	
	<a href="#">H5414</a>	<a href="#">H0408</a>	<a href="#">H3068</a>	<a href="#">H6299</a>	<a href="#">H3478</a>			

:הרים	להם	ונכפר	ישראל	עמנו	בקרוב	נקו	הם
रगत	तिनीहरूको	र-क्षमा-हुनेछ	इसाएलको	तपाईंका-जनहरू	बीचमा	दोष	निर्दोष-रगतको
	<a href="#">H1818</a>	<a href="#">H1992</a>	<a href="#">H3478</a>		<a href="#">H7130</a>		<a href="#">H1818</a>

हे परमप्रभु! तपाईंले इसाएललाई बचाउनु भयो। हामी तपाईंका मानिसहरू हौं, अब हामीलाई शुद्ध पार्नुहोस्। यो निर्दोष मानिसलाई मारेकोमा हामीमाथि दोष नलागोस्।' यस प्रकारले त्यस निर्दोष मानिसको हत्या गरेको निम्ति ती मानिसहरू निर्दोष साबित हुनेछन्।

:יהנה	בעיני	הישר	תעשה	כי-	מקרוב	הנקו	הרים	התבער	ואתה	9
परमप्रभुको	दृष्टिमा	ठीक	तिमीले-गर्नेछौ	किनभने	तिम्रो-बीचबाट	दोष	निर्दोष-रगतको	हटाउनेछौ	र-तिमी	
	<a href="#">H3068</a>		<a href="#">H3477</a>		<a href="#">H7130</a>		<a href="#">H1818</a>			

ס  
—

यसरी तिमीहरूले सही कार्य गर्नेछौ अनि आफ्नो समूहबाट दोष हटाउनेछौ।

בדך	אלהיך	יהנה	ונתנו	אביך	על-	למלחמה	תצא	כי-	10
तिम्रो-हातमा	तिम्रा-परमेश्वरले	परमप्रभुले	र-दिनुहुन्छ	तिम्रा-शत्रुहरूको	विरुद्ध	युद्धमा	जा-छौ	जब	
	<a href="#">H3027</a>	<a href="#">H0430</a>	<a href="#">H3068</a>	<a href="#">H5414</a>	<a href="#">H0341</a>	<a href="#">H4421</a>	<a href="#">H3318</a>		

ושביתו  
बन्दीहरू र-बन्दी-बनाउँछौ  
[H7617](#)

"तिमीहरूले आफ्नो शत्रुहरू विरुद्ध लडाइँ लड्नेछौ तथा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजयी तुल्याउनु हुनेछ। तिमीहरूले शत्रुहरूलाई पक्रेर कैदी झैं लिएर आउनेछौ।

:לאשה	לך	ולקחת	בך	וחשקת	תאר	יפת-	אשת	בשבית	וראית	11
पत्नी-हुन	तिमीले	र-लिन्छौ	उनीमा	र-मन-लाग्छ	रूपवती	सुन्दर	एउटी-स्त्री	बन्दीहरूमा	र-देख्छौ	
	<a href="#">H0802</a>	<a href="#">H3947</a>		<a href="#">H8389</a>	<a href="#">H3303</a>	<a href="#">H0802</a>	<a href="#">H7633</a>	<a href="#">H7200</a>		

ती कैदीहरू मध्ये कुनै एउटा सुन्दरी स्त्रीलाई देख्ने छौ जसलाई तिमीहरू विवाह गर्नु चाहन्छौ।

צפוניך:	את	ועשית	ראשית	את-	וגלחת	ביתך	תוך	אל-	והבאת	12
नडहरू	आफ्ना	र-काट्नेछिन्	शिर	आफ्नो	र-खोर्नेछिन्	तिम्रो-घरको	बीचमा	भिन्न	र-ल्याउनेछौ	
	<a href="#">H6856</a>	<a href="#">H0853</a>		<a href="#">H0853</a>	<a href="#">H1548</a>		<a href="#">H8432</a>	<a href="#">H0413</a>	<a href="#">H0935</a>	

तब तिमीले उसलाई आफ्नो घरमा ल्याउनु पर्छ अनि उसले आफ्नो केश अनि नङ्ग काट्नु पर्छ।

וְהָיְתָה	אֶת־	שְׂמֹלֶת	שְׁבִיבָה	מֵעֲלֵיהָ	וַיִּשְׁבְּהָ	בְּבֵיתָהּ	וּבְכֹתֶהּ	אֶת־	אֲבִיהָ	וְאֶת־	13
र-हटाउनेछिन्	आफ्नो	लुगा	बन्दीको	आफूबाट	र-बस्नेछिन्	तिम्रो-घरमा	र-रुनेछिन्	आफ्ना	बुबाको-लागि	र	
<a href="#">H5493</a>	<a href="#">H0853</a>	<a href="#">H8071</a>	<a href="#">H7633</a>	<a href="#">H3427</a>	<a href="#">H1058</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H0001</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	
אָמְרָהּ	יָרַח	יָמִים	וְאַחַר	כֵּן	תָּבוֹא	אֵלֶיהָ	וּבַעֲלֹתָהּ	וְהָיְתָה	לָהּ	לְאִשָּׁה:	
आमाको-लागि	एक-महिना	दिनहरू	र-त्यसपछि	मात्र	जान्छी	उनीकहाँ	र-पति-हुन्छौ	र-हुनेछिन्	तिम्री	पत्नी	
<a href="#">H0517</a>	<a href="#">H3391</a>	<a href="#">H3117</a>		<a href="#">H0935</a>	<a href="#">H0413</a>	<a href="#">H1166</a>	<a href="#">H1961</a>	<a href="#">H0802</a>			

उसले आफ्नो लुगा खोल्नु पर्छ जसले संकेत दिन्छ तिनी लडाइँमा बन्दी भएकी थिइन् अनि आफ्नो माता-पिताबाट छुट्टिएको एक महीना सम्म स्त्री तिमी घरमा बसेर विलाप गरोस् त्यसपछि तिमी त्यस महिलाकहाँ गएर उसको पति बनिन सपछौ अनि तिनी तिमी पत्नी हुन सपछिन्।

וְהָיְתָה	אִם־	לֹא	חַפְצָתָהּ	בָּהּ	וְשָׁלַחְתָּהּ	לְנַפְשָׁהּ	וּמִכָּר	לֹא־	תִּמְכְּרֶנָּהּ	בְּכֶסֶף	14
र-यदि	कदाचित्	नभए	चाहन्छौ	उनीलाई	तब-पठाउनेछौ	उनलाई-स्वतन्त्र	र-बेचे	कहिल्यै	बेचुहुँदैन	पैसामा	
<a href="#">H1961</a>	<a href="#">H3808</a>	<a href="#">H3808</a>	<a href="#">H3808</a>	<a href="#">H7971</a>	<a href="#">H5315</a>	<a href="#">H4376</a>	<a href="#">H4376</a>	<a href="#">H3808</a>	<a href="#">H4376</a>	<a href="#">H3701</a>	
לֹא־	תִּתְעַבְּרָהּ	בָּהּ	תַּחַת	אֲשֶׁר	עֲנִיתָהּ:	—					
व्यवहार-नगर	दास-जस्तो	उनीसँग	किनभने	तिमीले	अपमान-गन्यौ						
<a href="#">H3808</a>			<a href="#">H8478</a>								

यदि तिनलाई मन पराएनौ भने पारपाचुके गरिदेऊ उसलाई मुक्त गरि देऊ तर बेच भने सक्तैनौ। कमारीलाई झैं ब्याबहार गर्न पाउँदैनौ किनभने तिमीले त्यो स्त्रीसँग सहवास गरेका थियौ।

כִּי־	תְהִי־	לְאִישׁ	שְׂתֵי	נָשִׁים	הָאֶחָת	אֶהוּבָהּ	וְהָאֶחָת	שְׂנוּאָהּ	וַיִּלְדוּ־	לָהּ	15
यदि	हुन्छन्	एक-मानिसका	दुईजना	पत्नीहरू	एकजनी	प्रिय	र-अर्कोजनी	अप्रिय	र-जन्माउँछन्	उसलाई	
<a href="#">H1961</a>	<a href="#">H0376</a>	<a href="#">H8147</a>	<a href="#">H0802</a>	<a href="#">H0259</a>	<a href="#">H0157</a>	<a href="#">H0259</a>	<a href="#">H8130</a>	<a href="#">H3205</a>			
בָּנִים	הָאֶהוּבָהּ	וְהַשְּׂנוּאָהּ	וְהָיְתָה	הַבֵּן	הַבְּכוֹר	לְשֵׁנוּאָהּ:					
छोराहरू	प्रिय-पत्नीले	र-अप्रिय-पत्नीले	र-हुन्छ	छोरो	जेठो	अप्रिय-पत्नीको					
<a href="#">H0157</a>	<a href="#">H8130</a>	<a href="#">H1961</a>		<a href="#">H1060</a>	<a href="#">H8146</a>						

“कुनै मानिसको दुई जना पत्नी हुन सपछन् र उसले एउटीलाई वेशी र अर्कीलाई कम्ती प्रेम गर्न सपछ। दुवै पत्नीहरूले उसका नानीहरू जन्माएको हुन सक्छन्। अनि जेठो छोरा सब भन्दा कम्ती प्रेम गरेको पत्नीबाट जन्मिएको हुन सपछ।

וְהָיְתָה	בְּיָוֶם	הַנִּחְיָלוֹ	אֶת־	בָּנָיו	אֵת	אֲשֶׁר־	יְהִיָּה	לָהּ	יִוָּכַל	לְבָכָר	16
र-हुनेछ	दिनमा	बाँड्ने	आफ्ना	छोराहरूलाई	त्यो	जो	छ	उसको	उसले	जेठो-बनाउन	
<a href="#">H1961</a>	<a href="#">H3117</a>	<a href="#">H5157</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H1961</a>	<a href="#">H1060</a>	<a href="#">H3808</a>	<a href="#">H3201</a>	<a href="#">H1069</a>	
אֶת־	בֶּן־	הָאֶהוּבָהּ	עַל־	פְּנֵי	בֶּן־	הַשְּׂנוּאָהּ	הַבְּכוֹר:				
त्यो	छोरालाई	प्रिय-पत्नीको	माथि	अगाडि	छोरा	अप्रिय-पत्नीको	जेठो				
<a href="#">H0853</a>	<a href="#">H0157</a>	<a href="#">H6440</a>		<a href="#">H1060</a>	<a href="#">H8130</a>						

जब उसले आफ्नो सम्पत्ति ती नानीहरू मध्ये बाँड्छ उसले प्रेम गरेकी पत्नीको नानीलाई जेठो नानीको अंश दिन सक्तैन।

כִּי־	אֶת־	הַבְּכוֹר	בֶּן־	הַשְּׂנוּאָהּ	יָכִיר	לְחַת	לָהּ	כִּי־	שְׁנַיִם	בְּכָל־	אֲשֶׁר־	17
बरु	त्यो	जेठो	छोरालाई	अप्रिय-पत्नीको	मान्नुपर्छ	दिन	उसलाई	दोब्बर	भाग	सबै	जे	
<a href="#">H0853</a>	<a href="#">H1060</a>	<a href="#">H8130</a>	<a href="#">H0853</a>	<a href="#">H5414</a>	<a href="#">H6310</a>	<a href="#">H8147</a>	<a href="#">H3605</a>					
יְמִצָּא	לָהּ	כִּי־	הוּא־	רְאשִׁית	אֲנִי	לָהּ	מִשְׁפָּט	הַבְּכוֹרָה:				
पाइन्छ	उसमा	किनभने	ऊ-हो	पहिलो-फल	उसको-शक्तिको	उसको	अधिकार	जेठो-हकको				
<a href="#">H4672</a>	<a href="#">H1931</a>	<a href="#">H7225</a>	<a href="#">H0202</a>	<a href="#">H1062</a>								

उसले आफूले प्रेम नगरेकी पत्नीबाट जन्मिएको जेठो नानीलाई स्वीकार गर्ने पर्छ र त्यो नानीले दुई गुणा अंश पाउने पर्छ। किन? किनभने त्यो नानी पहिलो नानी हो र जेठो छोराको अधिकार उसकै हुन्छ।

אָמױ	וּבְקוֹל	אָבױ	בְּקוֹל	שְׁמַע	אֵינְנוּ	וּמִזְרָה	סוֹרֵר	בֶּן	לְאִישׁ	יְהוּה	כִּי	18
आमाकी	र-आवाज	बुबाकी	आवाज	सुन्दैन	जसले	र-अटेरी	विद्रोही	छोरो	एक-मानिसको	छ	यदि	
<a href="#">H0517</a>		<a href="#">H0001</a>		<a href="#">H8085</a>	<a href="#">H0369</a>	<a href="#">H4784</a>	<a href="#">H5637</a>		<a href="#">H0376</a>	<a href="#">H1961</a>		

וּיִסְרוּ	אֶתּוֹ	וְלֹא	יִשְׁמַע	אֲלֵיהֶם:
र-सिकाउँदा-पनि	उसलाई	र-सुन्दैन	मान्दैन	तिनीहरूको-कुरा
<a href="#">H3256</a>	<a href="#">H0853</a>	<a href="#">H3808</a>	<a href="#">H8085</a>	<a href="#">H0413</a>

“कसैको छोरा माता-पिताको आज्ञा पालन नगर्ने अट्टेरी हुन सएछ। माता-पिताले छोरालाई दण्ड दिन्छन् तर त्यो छोरा आफ्नो माता-पितलाई नटेर्ने नै हुन्छ।

וְתַפְשׁוּ	בּוֹ	אָבױ	וְאָמױ	וְהִזְצִיאֵנוּ	אֶתּוֹ	אֶל-	זְקֵנִי	עִירוֹ	וְאֶל-	19
तब-समात्नेछन्	उसलाई	बुबाले	र-आमाले	र-ल्याउनेछन्	उसलाई	कहाँ	बूढापाकाहरूकहाँ	उसको-शहरका	र-ढोकामा	
<a href="#">H8610</a>		<a href="#">H0001</a>	<a href="#">H0517</a>	<a href="#">H3318</a>	<a href="#">H0853</a>	<a href="#">H0413</a>	<a href="#">H2205</a>		<a href="#">H0413</a>	

שָׁעַר	מִקְמוֹ:
ढोकामा	उसको-ठाउँको
<a href="#">H8179</a>	<a href="#">H4725</a>

तब माता-पिताले उसलाई शहरको सभा घरमा बूढा-प्रधानहरूको अघि लैजानु पर्छ।

וְאָמְרוּ	אֶל-	זְקֵנִי	עִירוֹ	בְּנֵנוּ	זֶה	סוֹרֵר	וּמִזְרָה	אֵינְנוּ	שְׁמַע	20
र-भन्नेछन्	ती	बूढापाकाहरूलाई	उसको-शहरका	हाम्रो-छोरो	यो	विद्रोही	र-अटेरी-छ	उसले	सुन्दैन	
<a href="#">H0559</a>	<a href="#">H0413</a>	<a href="#">H2205</a>			<a href="#">H2088</a>	<a href="#">H5637</a>	<a href="#">H4784</a>	<a href="#">H0369</a>	<a href="#">H8085</a>	

בְּקִלְנוּ	זוֹלָל	וּסְבָא:
हाम्रो-आवाज	पेटु	र-मतवाला-छ
		<a href="#">H5435</a>

माता-पिताले शहरका बूढा-प्रधानहरूलाई भन्नु पर्छ: ‘हाम्रो छोरा अट्टेरी छ र हाम्रो कुरा मान्दैन। जब हामी उसलाई केही काम गर्न अह्वाउँछौं ऊ मान्दैन। उसले धेरै खान्छ र पिउँछ।’

וּרְנִמְהוּ	כָּל-	אֲנָשִׁי	עִירוֹ	בְּאֲבֵנוֹם	וְנָמַת	וּבְעֵרְתָּ	הָרַע	מִקְרָבָהָ	21
तब-ढुङ्गाले-हान्नेछन्	सबै	मानिसहरूले	उसको-शहरका	ढुङ्गाहरूले	र-मर्नेछ	यसरी-हटाउनेछौं	दुष्टता	तिम्रो-बीचबाट	
<a href="#">H7275</a>	<a href="#">H3605</a>	<a href="#">H0376</a>		<a href="#">H0068</a>	<a href="#">H4191</a>	<a href="#">H7451</a>	<a href="#">H7451</a>	<a href="#">H7130</a>	

וְכָל-	יִשְׂרָאֵל	יִשְׁמְעוּ:	וַיְרָאוּ:	ס
र-सबै	इसाएलले	सुन्नेछन्	र-डराउनेछन्	—
<a href="#">H3605</a>	<a href="#">H3478</a>	<a href="#">H8085</a>	<a href="#">H3372</a>	

तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मारुन् पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौं। इसाएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।

וְכִי-	יְהוּה	בְּאִישׁ	חַטָּא	מִשְׁפָּט-	מִוֹת	וְהוֹמַת	אֶתּוֹ	עַל-	עֵץ:	22
र-यदि	छ	कुनै-मानिसमा	पाप	योग्य	मृत्युदण्डको	र-मारिन्छ	उसलाई	माथि	रूखमा	
	<a href="#">H1961</a>	<a href="#">H0376</a>	<a href="#">H2399</a>	<a href="#">H4941</a>	<a href="#">H4194</a>	<a href="#">H4191</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H6086</a>	

“कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।

לֹא-	תָּלִין	נְבִלְתוֹ	עַל-	הָעֵץ	כִּי-	קָבֹר	תִּקְבְּרוּנוּ	בַּיּוֹם	הַהוּא	כִּי-	23
राख्नुहुँदैन	रात-भर	उसको-लाश	माथि	रूखमा	बरु	अवश्य-नै	गाडनुपर्छ	त्यही-दिन	त्यो	किनभने	
<a href="#">H3808</a>		<a href="#">H5038</a>		<a href="#">H6086</a>		<a href="#">H6912</a>	<a href="#">H6912</a>	<a href="#">H3117</a>	<a href="#">H1931</a>		

קָלָלָת	אֲלֵהֶם	תָּלִין	וְלֹא	חַטָּמָא	אֶת-	אֲדַמְתָּהָ	אֲשֶׁר	יְהוּה	אֲלֵהֶם
श्राप	परमेश्वरको	झुण्डिएको-मानिस	र-अशुद्ध-नपार	तिमीले	तिम्रो	भूमिलाई	जुन	परमप्रभुले	तिम्रा-परमेश्वरले
<a href="#">H7045</a>	<a href="#">H0430</a>	<a href="#">H8518</a>	<a href="#">H3808</a>	<a href="#">H0853</a>	<a href="#">H0127</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>	<a href="#">H0430</a>	<a href="#">H0430</a>

נָתַן	לָהּ	נִחְלָה:	ס
दिनुहुन्छ	तिमीलाई	सम्पत्तिमा	—
<a href="#">H5414</a>		<a href="#">H5159</a>	

त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाडनु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झुण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।